



लोक सेवा आयोग

दिपायल कार्यालय



राजपुर, डोटी

रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ८०/०७९-८०, मिति : २०७९।१०।१३ गते

लोक सेवा आयोग केन्द्रीय कार्यालय, काठमाडौंको विज्ञापन नं. १६६९९-१६७०५/२०७९-८० (खुला/समावेशी), संयुक्त तथा एकिकृत, रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र दिपायल राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामा आयोगको पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:

क्र.सं.	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
१.	प्रथम पत्र (प्रशासनिक अभिरुचि परीक्षण)	वस्तुगत बहुवैकल्पिक	२०७९।१०।२८ गते बिहान ११:०० बजे	१ घण्टा ३० मिनेट

परीक्षा केन्द्र:

सि.नं.	रोल नं.		उम्मेदवार संख्या	परीक्षा केन्द्र
	देखि	सम्म		
१.	७७०००१	७७०२२८	१७५	श्री सुजङ्ग मा.वि., राजपुर, डोटी ।
२.	७७०२३०	बाँकी सबै उम्मेदवारहरू		श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी ।

द्रष्टव्य १:

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा संचालन हुनु भन्दा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर, स्मार्ट वाच तथा अन्य विद्युतिय सामग्रीहरू लैजान निषेध गरिएको छ ।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ ।
- परीक्षार्थीले परीक्षा दिन आउँदा आयोगबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।

द्रष्टव्य २: संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ (तेस्रो संशोधन) अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरूको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।

- परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।
- परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।



लोक सेवा आयोग
दिपायल कार्यालय



राजपुर, डोटी

- ग) परीक्षार्थीहरूले समूहमा भेला हुने, कुराकानी गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- घ) कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवारहरूको लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०९४-४४०१४७, ०९४-४४०१७८ वा ९८५८४८११११ मा सम्पर्क गरी वा इमेल dipayal@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ।

.....
गणेश बहादुर कठायत
कम्प्युटर अपरेटर

.....
निरोज बस्नेत
शाखा अधिकृत